(Subsidiary of Machhapuchchhre Bank Limited) (साविकको माछापुच्छे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड ईन्भेण्ट्मेन्ट्स् लिमिटेड गाभिएर बनेको संस्था)

अनुसूची १३ Annex-13

(विनियम २० सँग सम्बन्धित)(Pursuant to Bylaw 20) प्राकृतिक ब्यक्ति बाहेक अन्य संस्थाको हितग्राही खाता खोब्ने निवेदन

Account Opening Form for Corporate Beneficial Owner

कार्यालय प्रयोजनका लागि मात्र (For Official Use Only)

आवेदन नम्बर :			****			10-10-6		ACATO ACTORNA		. ७. मिर्त		1010	, ,	,,						3	İ		
Application No.	<u> </u>								Ji.	Dat	e:									*			
सकेत नम्बर : Symbol No.:																							
कम्पनीको हितगाही को खाता नम्बर :	-33	6	e x	- 39	Pi	-			- F	re-	¥	4	29	-65									
Beneficial Owner Account No.:	-8					- 53		,	<u>l</u>	X				48									
तल उल्लेखित सम्पूर्ण विवरण भर्नु पर्नेछ ।	आफूसँ	गि सरो	कार नभ	मएको 1	विवरण	उल्ले	ोख गरे	र्न कोठा	मा ते	सो ध	का त	ानिदिन्	ु होला	1									
Please complete all details and strike	out th	e non	-applic	able fi	ields/	boxes	s.																
निक्षेप सदस्यको नाम:																							- 1
Name of Depository Participant : L																							- 3
शाखा : Branch :																							
खाताको किसिम :	1 18	राफस	ाफ			-		हतग्रार्ह	ो							अन्य							
Types of Account:	22	Clear						Benefi		wn	er					Oth							
200																							
हितग्राहीको बिवरण																							
हितग्राहीको कर्म्पान को नाम						14	_			0771													
Name of Beneficial Owner Company					j.				1		1												
पहिलो अधिकारीक प्रतिनिधीको नाम			15	7	A	119		J.	10		1	M							-	42			
Name of First Authorized Person				4	jr.		37																
दोसो अधिकारीक प्रतिनिधीको नाम				17		14		A ROPE				1		3									
Name of Second Authorized Person		P. C.	1	8			1						1		34								
तेस्रो अधिकारीक प्रतिनिधीको नाम		1	1			98	A111	100	750				01		1	1			WII	61) en		n	
Name of Third Authorized Person	10	A. W.													1		,						
प्रमुख कार्यकारी अधिकृतको नाम	7															1							
Chief Operating Officer's Name							10				,			90			ha "						
कम्पनी सीचवको नाम			100 JP		300	- NO	100	NVI	750			0000	611	769	100	110			WII	611 en		M	
Company Secretary's Name																							
			*											Constan									
कम्पनी स्थापना मिती : Date of Incorporation			बिस B.S.:	:									100	स : \.D.:									
कम्पनीको किसम		-	D.J.,		पाईभेर	् लि			লি	-	্ ঘৰি	लक वि		·.D.,	ा सर	कारी	स्वारि	मत्व भ	एका	500	अन्य	7	
Types of Company					Pvt. L			1 1 3	Ltd.		3/20/3/22	blic Lt			20300	vt. O			1/20/15/50	93_	Character .	ners	
कम्पनी दर्ता भएको देश				77	नेपाल		5		अन्य	(नेपा	ल बा	हेक अ	न्य देश	ा भए	मा उल्ले	खि ग	ने)						- '0
Country of Registration				oz sir	Nepa			-	Othe	r													
कम्पनिको थप विवरण																							
दर्ता गर्ने कायलीय :																							
Registration Office: दर्ता न							7 .	दर्ता मि	0		- 1							_					_
_870_9										- D-													
Registration No.: स्थायी लेखा न :								Regist				= .	3										
PAN No.:								मूल्य अ VAT Re	A CONTRACTOR			1900/06											
PAN No.: साहयक कम्पनि भएमा मूख्य कम्पनि को न	aru र '	रेगान -	100			_	102	VALK	egistr	atio	ii NO	**	00/										
Name and Address of Main Company				ry Cor	npany	<i>,</i> .																	

कम्प	नको कारोवार को किसम					
	es of business of the Cor	npany :		☐ Area of Work: ☐ ☐	2	
	पत्र बोर्डको दर्तान			धितोपत्र बोर्डमा दर्ता मिती		
	ON Registration No.:			SEBON Registration Dat		
	र राष्ट्र बैकको दर्ता नः Registration No.:			नेपाल राष्ट्र बैकको स्वीकृत NRB Approval Date:	1 1410:	
	नको हालको ठेगाना			manaprovarbate.		
	ent Address of Compan	y:				
राष्ट्र:		3	भञ्चल:	T is	जल्ला:	
Cou	ntry:	z	Zone:		District:	On HE AV
	ा∕नपा ∕म नपा:		टोल:		वडा नः	व्लक्न:
	Municipality/Metropoli होन न:		Tole:	्र इमेल:	Ward:	Block No.:
	phone No.:		स्याक्स न: FAX No.:	Email:		
	कको ल्यान्डमार्कः	2(4)	वेबसाइट			
Nea	rest Landmark:		Websit	2500 CO 7/1		
Det ਬਿਜ਼ੀ Brok	साफ सदस्यको बिवरण ails of Clearing Memi पत्र बजारको नाम: er No.:		रु रहेको स्थान			
Bra	nch/Number of office	and Main Branches/Off	ice Location	France marroromen	Transcript out-out	T
स N.	क्षेत्र	मूख्य शा <mark>ख</mark> /कर्यालय Main B <mark>ran</mark> ch/Office	ठेगान Address	टेलिफोन न Telephone No.	मोबाईल न Mobile No.	सम्पर्क ब्यक्ति Contact Person
98	Area	Ivialii brancii/Onice	Address	relephone No.	WODIE NO.	Contact Person
			parate details can be submit			
सच नाम,	लक, कार्यकारी प्रमूख ^{थर (Name/Surname)}		वरण / Details of Directors, C नाम/ध	CEO and Authorized Accoun यर (Name/Surname)		
सच नाम, पद (लक, कार्यकारी प्रमूख 'धर (Name/Surname) Designation)	र खाता संचालकहरूको विव	वरण / Details of Directors, C नाम/ध पद (D	CEO and Authorized Accoun वर (Name/Surname) Designation)	nt Operation	
सच नाम, पद (पांत,	लक, कार्यकारी प्रमूख ^{खर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's}	र खाता संचालकहरूको विव	वरण / Details of Directors, C नाम/ध पद (D पांत / प	CEO and Authorized Accoun यर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name	nt Operation	
सच नाम, पद (पति, वब्रु	लक, कार्यकारी प्रमूख 'धर (Name/Surname) Designation)	र खाता संचालकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D पांत / प वबाुके	CEO and Authorized Accoun भर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) गे नाम (Father's Name)	nt Operation	
सम् नाम, पद (पति, बब्जु बाजे	लक, कार्यकारी प्रमूख 'थर (Name/Surname) Designation) 'पत्नीको नाम (Spouse's को नाम (Father's Name)	र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D पति / वबाुके बाजेकं	CEO and Authorized Accoun वर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) ो नाम (Father's Name) ो नाम (Grand Father's Name	nt Operation	
सम्म नाम, पद (पति, बबाजे स्थार	लक, कार्यकारी प्रमूख (WT (Name/Surname) Designation) (पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's I गि ठेगान (Permanent Add	र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / ब्राजेक स्थायी	CEO and Authorized Accoun भर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) गे नाम (Father's Name)	nt Operation	
संच नाम, पद (पति, बाजे स्थार हालक	(() कार्यकारी प्रमूख (() V (र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / व्याजे सं स्थायी हालके	CEO and Authorized Accoun भर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name े ठेगान (Permanent Address) ने ठेगान (Current Address)	nt Operation	
संच नाम, पद (पति, बाजे स्थार हालक् टेलिप	लक, कार्यकारी प्रमूख (Pate (Name/Surname) Designation) (पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's प्रो ठेगान (Permanent Address को ठेगान (Current Address	र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D पति / वब्युके बाजेकं स्थायी हालके टेलिफ	टEO and Authorized Accoun पर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) ो नाम (Father's Name) ो नाम (Grand Father's Name े ठेगान (Permanent Address)	nt Operation	
सम्म नाम, पद (पति, बाजे स्थाय हालक टेलिप मोबा	(Mame/Surname) Pesignation) (पत्नीको नाम (Spouse's) को नाम (Father's Name) को नाम (Grand Father's) शो ठेगान (Permanent Address को नाम (Turrent Address कोन न (Telephone No.)	र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / बब्युके बाजेक स्थायी हालक टेलफ	टEO and Authorized Accoun वर (Name/Surname) Designation) पत्नीको नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name ' ठेगान (Permanent Address) ने ठेगान (Current Address)	nt Operation	
सच नाम, पद (पति, बबज़े स्थार हालक टेक्टि मोबा ईमेल	(Mame/Surname) Pesignation) (पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's Name) को नाम (Current Address होन न (Telephone No.) हर्जन (Mobile No.)	र खाता संचांलकहरूको विव Name)	नाम/ध पद (D प्रांत / ब्राज्ये स्थायी हालके टेर्गलफ मोबाई	टEO and Authorized Accoun भर (Name/Surname) प्रश्तिको नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name े ठेगान (Permanent Address) ने ठेगान (Current Address) ने न (Telephone No.) इस न (Mobile No.)	nt Operation	
सच नाम, पद (पति, बब्धुः बाजे स्थार हालक टेलिप मोबा मंजे	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's गि ठेगान (Permanent Addres को ठेगान (Current Addres को नाम (Telephone No.) ईल न (Mobile No.) I (Email)	र खाता संचांलकहरूको विव Name)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / प बबाजेकं स्थायी हालके टेलिफ मोबाई ईमेल	टEO and Authorized Accoun शर (Name/Surname) प्रेंट्सांका नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name ठेगान (Permanent Address) ने ठेगान (Current Address) ने न (Telephone No.) इस न (Mobile No.) (Email)	nt Operation	
सचा म, पद (पति, बबाजे स्थार हालक टेलिए मोबा मोबा माम, पद (प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's पि ठेगान (Permanent Addres को ठेगान (Current Addres को ठेगान (Current Addres को ठेगान (Telephone No.) र्इल न (Mobile No.) (Email)	र खाता संचांलकहरूको विव Name) Name) dress)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / बबाज़िकं स्थायी हालके टेलिफ मोबाई ईमेल	टEO and Authorized Accoun पर (Name/Surname) प्रेट्सीको नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name) रेगान (Permanent Address) ते रेगान (Current Address) ते न (Telephone No.) हल न (Mobile No.) (Email)	e)	
सच्च नाम, पद (पति, वबज् बाजे स्थाट टेलिप मोबा मोबा माम, पद (पति,	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's गि ठेगान (Permanent Addres को ठेगान (Current Addres कोन न (Telephone No.) ईल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's	र खाता संचांलकहरूको विव Name) Name) dress)	वरण / Details of Directors, C नाम/ध पद (D प्रांत / बबाजेक स्थायी हालक टेलिफ मोबाई ईमेल नाम/ध पद (D प्रांत /	टEO and Authorized Accoun पर (Name/Surname) प्रेंडांgnation) परनीको नाम (Spouse's Name) हो नाम (Grand Father's Name) हो नाम (Grand Father's Name) हो देगान (Permanent Address) हो देगान (Current Address) होन नं (Telephone No.) हिला नं (Mobile No.) (Email)	e)	
सच नाम, पद (पति, पति, बाजे स्थार्ट हालक टेलिप मोबा क्रिके प्ति, पद (पति,	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's गि ठेगान (Permanent Addres को ठेगान (Current Addres कोन न (Telephone No.) ईल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's	Name) Name) Name) Name)	नाम/ध् पद (D प्रांत / प बबाुकं बाजेकं स्थायी हालकं टेंग्लिं मोबाई इंमेल पद (D प्रांत / बबाुकं	टEO and Authorized Accounter (Name/Surname) Designation) परनीको नाम (Spouse's Name) जे नाम (Father's Name) जे नाम (Grand Father's Name) जे नाम (Grand Father's Name) जे नाम (Grand Father's Name) जे त्रेगान (Current Address) जे ठेगान (Current Address) जेन न (Telephone No.) इंस न (Mobile No.) (Email) थर (Name/Surname) Designation) परनीको नाम (Spouse's Name) जे नाम (Father's Name)	e) he)	
नाम, पद (पति, बब्धुः बाजे स्थार हालक टेलिप मोबा ईमेल पद (पति, बब्धुः	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's प्रिकेश तेगान (Permanent Addrese) को तेगान (Current Addrese) को तेगान (Telephone No.) ईल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's	Name) Name) Name) Name) Name)	नाम/ध् पद (D पांत /प वबाुके बाजेके स्थायी हालके टेलिफ मोबाई इंमेल पद (D पांत / प्ववाुके	टEO and Authorized Accounter (Name/Surname) प्रेर (Name/Surname) प्रेर (The Surname) ज नाम (Father's Name) ज नाम (Grand Father's Name) ज नाम (Grand Father's Name) ज रोगन (Permanent Address) ज रेगान (Current Address) जिन न (Telephone No.) (ज न (Mobile No.) (Email) प्रेर (Name/Surname) प्रेर (Name/Surname) प्रेर नाम (Spouse's Name) ज नाम (Father's Name)	nt Operation ee) e) nee)	
नाम, पद (पति, वबाु बाजे स्थार हालक टेलिप मोबा इंमेल पद (पति, बबाु बबाु बबाु बबाु स्थार स्वार स्यार स्व स्व स्व स्व स्व स्व स्व स्व स्व स्व	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's प्रिकेश तेगान (Permanent Addrese) को ठेगान (Current Addrese) को ठेगान (Current Addrese) होत न (Mobile No.) (Email) प्रथर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's	Name) Name) Name) Name) Name) Name) Name)	वरण / Details of Directors, C	टEO and Authorized Accounter (Name/Surname) पद्मीको नाम (Spouse's Name) ो नाम (Father's Name) ो नाम (Grand Father's Name) ो नाम (Grand Father's Name) ो ठेगान (Permanent Address) ो ठेगान (Current Address) ो ठेगान (Current Address) ो ठेगान (Telephone No.) (Email) थर (Name/Surname) पदनीको नाम (Spouse's Name) ओ नाम (Father's Name) ओ नाम (Grand Father's Name) ो ठेगान (Permanent Address	nt Operation ee) e) nee)	
सच नाम, पद (पति, वजुर बाजे स्थार हालक टेलिए मोबा ईमेल पद (पति, वजुर बाजे स्थार हालक हालक हालक हालक हालक हालक हालक हालक	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's हों। ठेगान (Permanent Addrese को ठेगान (Current Addrese को नाम (Telephone No.) इंल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's हों। ठेगान (Permanent Addrese)	Name) Name) Name) Name) Name) Name) Name)	नाम/ध्यां / Details of Directors, C नाम/ध्यां पद (D पांत / प्र बाजेक स्थायी हालक टेलिफ मोबाई ईमेल नाम/ पद (D वाजेक स्थायी हालक टेलिफ भोवाई इसेल चाजेक स्थायी हालक टेलिफ भोवाई इसेल चाजेक इसेल स्थायी हालक टेलिफ	ex (Name/Surname) प्रेंग्स (Name/Surname) प्रेंग्स (Name/Surname) प्रेंग्स (Father's Name) प्रेंग्स (Father's Name) प्रेंग्स (Permanent Address) प्रेंग्स (Current Address) प्रेंग्स (Telephone No.) प्रिंग्स (Mobile No.) (Email) प्रेंग्स (Spouse's Name) प्रेंग्स माम (Spouse's Name) प्रेंग्स माम (Father's Name) प्रेंग्स माम (Grand Father's Name) प्रेंग्स (Permanent Address)	nt Operation ee) e) nee)	
सच नाम, पद (पति, बज्जा बाजे स्थार हालक टेलिप मोबा इमेल पद (पति, बज्जा बज्जा स्थार हालक टेलिप मोबा स्थार हालक टेलिप मोबा स्थार हालक स्थार हालक स्थार हालक स्थार हालक स्थार हालक हालक हालक हालक हालक हालक हालक हालक	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's गि ठेगान (Permanent Addres कोन न (Telephone No.) ईल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's गि ठेगान (Current Addres को नाम (Grand Father's गि ठेगान (Current Addres को ठेगान (Current Addres को ठेगान (Current Addres को ठेगान (Telephone No.)	Name) Name) Name) Name) Name) Name) Name)	नाम/ध् पद (D पांत / प बबाुकं बाजेकं स्थायी हालकं टेंलिफं मोबाई ईमेल पांत / बबाुकं स्थायी हालकं टेंलिफं पांत / बबाुकं स्थायी हालकं टेंलिफं पांत / प्रवास के स्थायी हालकं टेंलिफं पांत / प्रवास के स्थायी हालकं टेंलिफं पांत / प्रवास के स्थायी हालकं टेंलिफं प्रवास के स्थायी हालकं टेंलिफं प्रवास के स्थायी हालकं टेंलिफं पांत / प्रवास के स्थायी हालकं टेंलिफं पांत / प्रवास के स्थायी हालकं	CEO and Authorized Accounter (Name/Surname) प्रदासिको नाम (Spouse's Name) ने नाम (Father's Name) ने नाम (Grand Father's Name) ने नाम (Grand Father's Name) ने उंगान (Permanent Address) ने ठेगान (Current Address) ने न (Telephone No.) (Email) धर (Name/Surname) प्रदासको नाम (Spouse's Name) मे नाम (Father's Name) मे नाम (Grand Father's Name) मे नाम (Grand Father's Name) मे उंगान (Permanent Address) में उंगान (Current Address)	nt Operation ee) e) nee)	
सच नाम, पद (पति, बबाजे स्थार हालक टेलिप मोबा ईमेल पद (पति, बबाजे स्थार इसेल पति, बबाजे स्थार हालक टेलिप पति, बबाजे स्थार हालक टेलिप पति, बबाजे स्थार हालक टेलिप पति, बबाजे स्थार हालक टेलिप हालक हालक टेलिप हालक हालक हालक हालक हालक हालक हालक हालक	प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's हों। ठेगान (Permanent Addrese को ठेगान (Current Addrese को नाम (Telephone No.) इंल न (Mobile No.) (Email) प्यर (Name/Surname) Designation) /पत्नीको नाम (Spouse's को नाम (Father's Name) को नाम (Grand Father's हों। ठेगान (Permanent Addrese)	Name) Name) Name) Name) Name) Name) Name)	नाम/ध्यां / Details of Directors, C	ex (Name/Surname) प्रेंग्स (Name/Surname) प्रेंग्स (Name/Surname) प्रेंग्स (Father's Name) प्रेंग्स (Father's Name) प्रेंग्स (Permanent Address) प्रेंग्स (Current Address) प्रेंग्स (Telephone No.) प्रिंग्स (Mobile No.) (Email) प्रेंग्स (Spouse's Name) प्रेंग्स माम (Spouse's Name) प्रेंग्स माम (Father's Name) प्रेंग्स माम (Grand Father's Name) प्रेंग्स (Permanent Address)	nt Operation ee) e) nee)	

<u> </u>											
नाम/थर (Name/Surname)											
पद (Designation)	3 6										
पति/पत्नीको नाम (Spouse	's Name)										
वबाुको नाम (Father's Nam	e)										
बाजेको नाम(Grand Father	's Name)										
स्थायी ठेगान(Permanent A	ddress)										
हालको ठेगान (Current Add	lress)										
टेलिफोन न (Telephone No	0.)										
मोबाईल न (Mobile No.)											
ईमेल (Email)											
p-	1222 2 2 2 2 2 2								-10: 20:	8 8	
	र्पाहलो आधकारि First Authorize			दोस्रो आधका Second Aut	रिक व्यक्ति horized Pers	on				रू व्यक्ति zed Person	
THE PARTY OF THE P	1113C AUCHOTIZE	u i ci30ii		Second Add	HOTIZEG I EIS	OII		1111107	Additori	200 1 013011	
नाम /Name											
पद/Designation											
हस्ताक्षर/Signature											
पासपोर्ट साईजको फोटों Passport Size Photo		फोटो Photo			फोटो Phot					फोटो Photo	
बैक खाता विवरण Bank Account Details तपाईको बैक खाता भएका बैक Name of Bank: बैक खाता नम्बर: Bank Account Number: बैक खाता किसिम:	को नामः		बयतः				चल्ती खा		I		
Types of Account:		<u></u>	Saving	g Account			Current	Account			
वैक शाखको नाम: Name of Branch:	1										
निक्षेप सदस्यको प्रयोजनव Entry By: Authorized By:						Date:					
			Benefici	al Owner's	Сору						
कम्पनिको हितग्राहीको	खाता नम्बर			Ï					::::		
Company's Benefic		No.				<u> </u>					
i i		77137 7.7	T-6-5		×	T 5 5		Comme	-	T	
				प्रकारिक व्यक्ति norized Perso		दोसो आध्य Second A			r	5185018511 (11) / A 11/1451	र्गारक व्यक्ति horized Person
नाम Name:			riist Add	ionzed reiso		Second A	attionize	a r erson		Tima Aut	nonzeu r erson
आधिकारिक दस्तखत Authorized Signature:											

घर रहेको स्थान को नक्शा Location Map	Site Map of Account Holder's Corporate Office
From main Road Streetthe distance of the Residence ismeters (approximately).	

म हामिले निक्षेप सदस्य र हितग्राहीको करारनामा प्रचलित ऐन नियम विनियम र सो मा भएको ससोधन मान्न मन्जुर गर्दछ्/गर्दछौ । माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानुन बमोजिम सहुला बुभुँला र हितग्राही खाता रद्द गर्न मन्जुर गर्दछ्/गर्दछौ ।

I/We shall accept to the terms and conditions relating to the agreement between Depository Participants and Beneficial Owner, prevalent act, regulations, by laws and any amendments on it. I/We hereby acknowledge that the above disclosed details are true. I further hereby consent to bear any legal actions, in case of any false disclosure of information related to me/us the Depository Participants reserve right to close my account. All disputes are subject to the jurisdiction of courts in Kathmandu, Nepal.

अधिकारिक व्यक्तिको नाम: Name of Authorized Person:

> हस्ताक्षर: Signature:

कम्पनिको छाप: Company Stamp:

(हस्ताक्षर गर्दा कालो मसिको प्रयोग गर्नु पर्नेख /Please sign with Black Ink.)